

جمعية الدعوة والإرشاد وتوعية الجاليات بالزلفي

مشروع تعلم الإسلام - أحكام اليوم الآخر

पाठ - ३

कबर

الدرس الثالث - نبالي القبر

हजरत अनसؓ को हदीसमा छ, कि रसूल ﷺ ले भन्नु भयो

जब मुर्दालाई बकरमा राखेर साथीहरू वापस हुन्छन त मुर्दा उनीहरुको जुताको आवाज सुन्दछ»

र यो पनि भन्नु भयो कि «दुइटा फरिशता अर्थात् देवदुतहरू आउँछन् र मृतकलाई बसाएर सोध्नु हुन्छन कि यस व्यक्तिको बरेमा तर्पाइले के भन्नुहन्त्यो?» रसूल ﷺ ले भन्नु भयो कि «मोमिनले भन्नेछन् कि म गवाही दिन्छु कि उहाँ अल्लाहको सेवक र दुत हुनु हुन्छ» रसूल ﷺ ले भन्नु भयो «त देवदुतले उसलाई भन्नेछन् कि नरकमा आफ्नो ठाउँ हेर, अल्लाहले त्यसको बदला स्वर्गमा तिमीलाई ठाउँ प्रदान गरेको छ» अल्लाहको नवी ﷺ ले भन्नु भयो «त्यो व्यक्ति आफ्नो दुवै ठाउँ देखे छ» «र काफिर वा मोनाफिकले भन्ने छन् कि मलाई थाहै छैन, मानिसहरू जस्तै म पनि भन्न्य, त फरिशताले उसलाई भन्नेछन् कि तिमीले नत ज्ञान प्राप्त गरेको नत अनुशरण गरेको, र त्यस पछि फलामको हथोडा द्वारा त्यसको दुवै कानको बीचमा यस्तो कुटाइ हुन्छ, कि उसको चिंख नजिकको मनुष्य र जिन्हरु बहेक हरेक वस्तुले सुन्ने छन्» (बुखारी, १३३८, मुस्लिम - २८७०)

कबरमा पुगे पछि, पुनः प्राण शरिरमा प्रवेश गर्दछ, भन्ने कुरा प्रलोकको विषय हो जुन् संसारमा मनुष्यको बुद्धि भन्दा बाहिरको कुरो हो, तर सबै मुस्लिमले मान्नु हुन्छ, कि मनुष्यले कबरमा सुख: पाउँछ, यदि मोमिन छ, र सुखको हकदार छ, भने, र यदि सजायको हकदार छ, र अल्लाहले त्यसको सजाय माफ गरेको छैन भने सजाय पाउँछ, अल्लाह तआलाले भन्नु भयो:

نارٌ يُعرضونَ عَلَيْهَا غُدُوًّا وَعَشِيًّا وَيَوْمٌ تَقُومُ السَّاعَةُ أَذْخِلُوا آلَ فِرْعَوْنَ أَشَدَّ الْعَذَابِ
विहान प्रस्तुत गराउँदै छन्, र जुन् दिन क्यामतको समय आउने छ, त्यतिखेर भनिनेछ, कि फिरौनको मानिसहरूलाई निस्कृष्टतम यातनामा प्रवेश गराउ।

र रसूल ﷺ ले भन्नु भयो कबरको यातनाबाट अल्लाहको शरण माँग (मुस्लिम - २८६७)

साथै एउटा बुद्धि जीवी व्यक्तिले यस कुरालाई असम्भव पनि भन्न सक्दैन, किन भन्ने लगभग यस्तै कुरा मानिसहरूले आफ्नो जीवनमा पनि हेरिरहेका छन्, जस्तो कि कुनै व्यक्ति चाहिं सपनामा कहिले धेरै दुख र पिडा महसुस गर्दछ, चिच्चाउँछ, र मद्दतको गुहार लगाउँछ, तर त्यसको नजिकै अर्को व्यक्तिले केहि महसुस गर्दैन्, जबकि मृत्यु र जीवनमा ठुलो अन्तर छ, कबरमा चाहिं आत्मा र शरिर दुवैलाई सजाय हुन्छ, रसूल ﷺ ले भन्नु भयो

प्रलोकको प्रथम ठेगाना कबर हो, यदि यहाँ मुक्ति पाइयो भने त्यस पछि सबै सजिलो हुन्छ, र यदि यहाँ मुक्ति पाइएन भने त्यस पछि, धेरै कठिनाई हुन्छ» (तिर्मजी - २२३०)

त्यस कारण एउटा मुस्लिमले अधिक भन्दा अधिक कबरको सजायबाट अल्लाहको शरण माँग्नु पर्छ, खास गरि नमाजमा सलाम फेरने भन्दा पहिला, र पापबाट बाँचने प्रयास गर्नु पर्छ, किन भने त्यहि पाप कबरमा पनि र नर्कमा पनि सजायको प्रथम कारण हुन्छ, यहाँ यसको नाम कबरको सजाय यस कारण दिइएको छ कि अधिक व्यक्तिहरू आफ्नो मृतकलाई कबरमा गाडनु हुन्छ, तर यदि कसैले डुबेर वा आगोले जलेर मरेको छ, वा कसैलाई जनावरले खाइदिएको छ, भने त्यस्तो किसिमको व्यक्तिहरू पनि वरजखमा अर्थात क्यामत हुने सम्मको अवधिमा सजाय वा खुशी अवश्य प्राप्त गर्ने छन्।

कबरको यातना विभिन्न प्रकारका हुन्छन् जस्तैकि फलामको हथोडा वा अरु कुनै वस्तुले कृटिपट गर्ने, त्यस्तै कबरमा अन्ध्यारो हुने, आगोको ओछ्यान लगाउने, नर्कको ढोका खोलिने, र मनुष्यको पाप र दुष्टकर्महरूले फोहोर र घृनातमक व्यक्तिको रूप धारण गरि कबरमा त्यो सँग बसने, र मान्छे यदि काफिर वा मोनाफिक छ, भने सजाय जारि रहन्छ, र यदि पाप गरेको मोमिन छ, भने पाप अनुसार सजायमा घट्थप हुने समेत सजायको अन्त पनि भइ हाल्छ।

मोमिनलाई कबरमा खुशी प्राप्त हुन्छ, उसको कबर चौला हुन्छ, कबरमा उज्ज्यालो हुन्छ, उसको लागि स्वर्गको ढोका खोलिन्छ, र यस प्रकार स्वर्गको सुगम्य प्राप्त हुन्छ, त्यस्तै ओछ्यान पनि स्वर्गको हुन्छ, र उसको पुण्य र राम्रो कर्महरूले सुन्दर व्यक्तिको रूप धारण गर्नेछ, जुन् सँग उसले आफ्नो समय राप्ती बिताउनु हुन्छ।